



मानसिक (भूत) अनुभव। यो
साँचो कथा छ।



鳥越敦司 atushi torigoe

それからしばらくして、今度は新聞配達途中、まだ夜は明けていない頃にある家の近くにきたら、向こうから着物を来た老女がすすすすと地面をすべるように歩いて来た。 त्यसपछि एक समय पछि, अहिले अखबार वितरण को बीचमा छ, तपाईं अझै पनि रात किरण छ छैन भनेर समय मा घर नजिक आउन, पुरानो महिला आएका अन्य पक्ष एक किमोनो soot soot र भुइँमा स्लाइडमा हिंड्ने आए।そして右に曲がってある家の中に入って行った。र म सही गर्न झुकेको छ कि घरमा हिंडे।後からそこを通るときにその女性が入って行った場所を見ると、そこは全部壁で入り口は一つもなかったのだ。महिला गर्दा therethrough पछि गए ठाउँमा देख, त्यहाँ म सबै पर्खालहरू मा एक प्रवेश थिएन।मिडिनाकै एक भूत हुनेछ।

この三つはいずれも夜明け前である。या त यो तीन पनि प्रारम्भ अधि छ। 心霊といつか 幽霊は、もしかしたら明るいところには出てこないのではないかと思ったりする。भूत वा बरु मानसिक छ, वा म यो शायद उज्वल ठाउँमा बाहिर आउन छैन लाग्यो।

さて、幽霊と湿気については関係があるとも言われる。खैर, यो पनि भूत र चिस्यान लागि सम्बन्धित हुन भने छ।例えはタクシーの運転手が女性を乗せて、後でいなくなったのに気づいた時に、座っていたシートは濡れていたとかいう話がある。उदाहरणका लागि, म एक ट्याक्सी चालक एक महिला छ, मेलै देखे गर्दा पछि परेका थियो त्यहाँ एक कहानी छ वा केहि भिजेको थियो बसिरहेका थिए कि पानामा राखे,।私が東京都町田市のマンションで部屋の中に観葉植物など湿気が高くなるもの、容器に水をいれて置いていたりもした時にある夜、ふっと何かが部屋に入ってくる気配がした。म पत्ते बिरुवाहरू जस्ता Machida, टोकियो, एक रात को घर मा एक कोठा मा उच्च छ, चिस्यान गर्न पनि वा कन्टेनर मा पानी राख्नु राख्नु गर्दा इरादा, केही खुट्टा कोठा मा आ को एक चिह्न थियो।私は布団に寝ていたが、いきなり両手を押さえつけられた感じがした。म फर्निचर मा सुतिरहेको थियो, तर अचानक थियो भावना दुवै हात थिचिएको।でも、その時は何も見えなかった。तर, त्यो समय मा म केहि देख्न गर्नुभयो।そのうち、その何者かは出て行ったのだろう、両手は自由になった。तिनीहरूमध्ये, शायद बाहिर गए छ कि कसैले आफ्नो हात मुक्त भए।それで、湿気と関係があるのかなと思ひ、水やなんかを捨ててしまつたら、二度とそういう事は起こらなかつた。त्यसैले, म धेरै लामो प्रतीक्षा भने र पानी र केही फेक टाढा, फेरि त्यो उत्पन्न भएन चिस्यान र सम्बन्ध, को छ कि छैन भनेर विचार।

今、これを書いている時、外は雨が降っている。अब, तपाईं यो लेखेर गर्दा, बाहिर RAINING छ।昨日は一日中雨だった。हिजो सबै दिन वर्षा भएको थियो।こういう時こそこんな話、実話を書いてみたくなるのも心霊、幽霊は湿気を好むのかもしれない。यो कथा ठीक यस्तो पनि मानसिक साँचो कथा लेख्न परीक्षा हुँदा, राक्षस चिस्यान रुचि हुन सक्छ।最初の実話は福岡県福岡市、もっと書けば早良区での話である。तपाईं थप लेख्न भने फुकुओका, फुकुओका प्रान्त, साँचो कथा को पहिलो, Sawara-क मा एक कहानी छ।ほんとに私はそれまで幽霊を見なかつた。साँचै म यसलाई सम्म भूत हेर्ने गर्नुभयो।華厳の滝に行つても何も見えなかつたし、何も感じなかつた。म केहि देख्न सकेन Kagon फल्स, म महसुस गरेनन् केही गर्न पनि भयो।自殺の衝動にも駆られなかつた。यो पनि आत्महत्या को आवेग द्वारा संचालित थियो।

初めて見てからは、その後、神社などに行くと拝殿のとろで神霊と思われ人の姿を見たりするようにもなつたのだが、最近では神社にも行かないので神霊を見ることもなくなつた。देखेको पहिलो पल्ट देखि, त्यसपछि, यो पनि गर्न वा मा मर्तिहरू मा गोमा र उपासनाको हल पवित्र आत्मा इन सक्छ जो, तर हालै पनि किनभने यो तीर्थ गर्न जाने गर्छ पवित्र आत्मा हेर्न गएको छ मान्छे को नजर मा छाँटकोट थियो।

又、機会があれば書いてみることにする。साथै, यो भने एक मौका छ लेख्न प्रयास गरिनेछ।

मानसिक (भूत) अनुभव। यो साँचो कथा छ।

<http://p.booklog.jp/book/105640>

著者 : 鳥越敦司 atushi torigoe

著者プロフィール : <http://p.booklog.jp/users/dontanine/profile>

感想はこちらのコメントへ

<http://p.booklog.jp/book/105640>

ブックログ本棚へ入れる

<http://booklog.jp/item/3/105640>

電子書籍プラットフォーム : ブクログのパブー (<http://p.booklog.jp/>)

運営会社 : 株式会社ブクログ